

मिति: २०७७/११/२५

समय: दिउँसो २:०० बजे

बैठक संख्या: ११९

### छलफल तथा निर्णय:

समितिको आजको बैठक समितिका सभापतिज्यूको अध्यक्षतामा बस्यो। बैठकमा बजार अनुगमन उपसमितिको प्रतिवेदन समितिमा पेश गर्नुका साथै अपिलार्इफ ईन्टरनेशनल प्रा.लि.को बस्तुको प्रत्यक्ष बिक्री सम्बन्धमा दर्ता भएको निवेदन, भक्तपुर औद्योगिक क्षेत्र प्रदुषण नियन्त्रण, वैदेशिक रोजगारीको समस्या अध्ययन अनुगमन र बजार अनुगमन उपसमितिको म्याद थप गर्ने सम्बन्धमा समितिका माननीय सदस्यहरुबीच छलफल भयो।

छलफल पश्चात समितिले देहायबमोजिम निर्णय गर्‍यो:

१. आजको बैठकमा बजार अनुगमन उपसमितिका संयोजक माननीय प्रकाश रसाईली (स्नेही) बाट उक्त उपसमितिको प्रतिवेदन पेश गर्ने कार्य भयो र विद्यमान समयमा दैनिक उपभोग्य बस्तु र निर्माण सामाग्री लगायतको बजार मूल्यमा निरन्तर र अप्रत्यासित बृद्धि भईरहेको सम्बन्धमा स्थलगत अनुगमन गर्नुपर्ने भएकोले उक्त उपसमितिको म्याद आजको मितिले ३ महिना थप गर्ने।
२. अपिलार्इफ ईन्टरनेशनल प्रा.लि.बाट बस्तुको प्रत्यक्ष बिक्रीका लागि इजाजत दिने सम्बन्धमा प्राप्त उजुरी सम्बन्धी निवेदनको विषयमा समितिको आगामी कुनै बैठकमा सम्बन्धित उजुरीकर्ता निवेदकहरु समेतलाई बैठकमा बोलाई थप छलफल गर्ने।
३. यस समितिको मिति २०७७ मंसिर ३० मा गठन भएको भक्तपुर औद्योगिक क्षेत्र प्रदुषण नियन्त्रण र वैदेशिक रोजगारीको समस्या अध्ययन उपसमितिले आफ्नो कार्य २०७७ साल पुष ५ गते प्रतिनिधि सभा विघटनको निर्णयले सम्पन्न गर्न नसकेकोले उल्लेखित उपसमितिको म्याद क्रमशः १ महिना र ३ महिना थप गर्ने।

(झलक शर्मा सापकोटा)

समिति सचिव

(विमल प्रसाद श्रीवास्तव)

सभापति

मिति: २०७७/११/२८  
समय: बिहान ११:०० बजे  
बैठक संख्या: १२०

### छलफल तथा निर्णय:

समितिको आजको बैठक समितिका माननीय सभापतिज्यूको अध्यक्षतामा बस्यो। बैठकमा समितिको वार्षिक प्रतिवेदन पेश गरियो। यसैगरी अपिलाईफ ईन्टरनेशनल प्रा.लि.को वस्तुको प्रत्यक्ष बिक्री, कृषिमा वैदेशिक लगानी खुला गर्ने सरकारको निर्णयका सम्बन्धमा दर्ता भएको निवेदन माथि समितिका माननीय सदस्यहरूबीच छलफल भयो। छलफल पश्चात समितिले देहायबमोजिम निर्णय गर्‍यो:

१. समितिको वार्षिक प्रतिवेदन समितिको आगामी बस्ने बैठकमा छलफल गर्ने।
२. बजार अनुगमन उपसमितिका संयोजक माननीय प्रकाश रसाईली (स्नेही) द्वारा यस समितिमा मिति २०७७ फागुन २५ गते पेश भएको बजार अनुगमन उपसमितिको प्रतिवेदन, २०७७ समितिबाट पारित गरी सम्बन्धित निकायमा कार्यान्वयनको लागि पठाउने।
३. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा २(३) अन्तर्गतको अनुसूची संशोधन गरी कृषिमा वैदेशिक लगानी खुला गर्ने निर्णय विरुद्ध दर्ता भएको निवेदन माथि संघर्ष समितिका पदाधिकारीसँग समितिमा छलफल गरियो। यस विषयमा सम्बन्धित निकायका पदाधिकारीहरूसँग समितिको आगामी बैठकमा छलफल गर्ने।
४. वस्तुको प्रत्यक्ष बिक्री सम्बन्धी व्यवसाय सञ्चालन गर्नका लागि आवश्यक भौतिक संरचना र सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी दर्ताको लागि निवेदन दिएकोमा वाणिज्य विभागबाट ईजाजत नदिएको भनी विभिन्न ७ वटा कम्पनीहरूले यस समितिका दिएको निवेदनको सम्बन्धमा सम्बन्धित निवेदनकर्ताहरूसँग छलफल भयो। वस्तुको प्रत्यक्ष बिक्रीको अध्ययन गर्न यस अघि गठन भई प्रतिवेदन समेत पेश गरेको वस्तुको प्रत्यक्ष बिक्री अध्ययन उपसमिति, २०७७ का संयोजक माननीय सोम प्रसाद पाण्डेले उक्त विषयका सम्बन्धमा अध्ययन गरी समितिको अर्को बैठकमा आवश्यक राय सुझाव पेश गर्ने।

(झलक शर्मा सापकोटा)  
समिति सचिव

(विमल प्रसाद श्रीवास्तव)  
सभापति